

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १७३ औं समूहको दीक्षान्त समारोह

NPA Intranet (e-Resource) Portal सम्बन्धी सम्बोधन

मिति:- २०७४/०३/०७ गते ।

- १) आजको यस प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १७३ औं समूहको दीक्षान्त समारोहलाई प्राथमिकता दिइ, हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित हुनुभएकोमा यस दिक्षान्त समारोहका प्रमुख अतिथिज्यूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै नेपाल प्रहरीले प्रशिक्षण कार्यमा समयानुकूल प्रविधिको उच्चतम प्रयोगका लागि NPA Intranet (e-Resource) Portal मार्फत गरेको प्रयासको संक्षिप्त बिबरण पेश गर्न पाउंदा खुसि लागेको छ ।
- २) आजको यस दिक्षान्त समारोहको सु-अवशरमा संगठनको मेरुदण्डको रूपमा रहेको जनशक्ति उत्पादन तथा विकास गर्ने केन्द्र "राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान", महाराजगंज, जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुर लगायत नेपाल प्रहरीका प्रशिक्षण प्रदायक निकायहरुद्वारा प्रदान गरिने प्रशिक्षण गतिविधी र प्रशिक्षण सामग्रीहरुको अभिलेखिकरणलाई एकिकृत रूपमा विकास गर्दै प्रशिक्षण पद्धतिमा एकरूपता ल्याउन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले NPA Intranet (e-Resource) Portal संचालन गर्न लागेको कुरा निवेदन गर्न चाहान्छु ।
- ३) नेपाल प्रहरीले बिगत देखिनै अवलम्बन गरेको Less Paper Office Administration को अवधारणा अनुरूप प्रशिक्षण पद्धतिलाई आधुनिकिकरण गर्ने र प्रशिक्षण गतिविधिहरुलाई समय सापेक्ष विकास गर्दै त्यस्ता प्रशिक्षण सामग्री तथा गतिविधिहरुलाई NPA Intranet Portal को माध्यमवाट नेपाल प्रहरीका तालिम प्रदायक निकायहरु वीच विद्युतिय संजालको रूपमा Share गरी प्रशिक्षण कार्यलाई थप ब्यवस्थित गर्दै प्रभावकारी प्रशिक्षण पद्धतिको विकास गर्ने उद्देश्य सहित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले यो NPA Intranet (E-resource) Portal को सुरुवात गर्न लागेको हो ।
- ४) यस Intranet Portal मार्फत संचालन गरिने मुख्य Software Application हरु
 - I. NPA E-resource System,
 - II. Messaging System,

III. Web based T-Drive

IV. DTR (Daily Training Report) System रहने छन् ।

- ५) NPA Intranet (E-resource)Portal मार्फत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा अन्य प्रशिक्षण ईकाईहरूले प्रशिक्षणमा प्रयोग गर्ने प्रशिक्षण सामग्रीको एकरूपता प्रदान गर्ने छ । जसलाई अनुमति प्राप्त प्रयोगकर्ताहरूले सहजै प्रयोग गर्न सक्ने प्रणालीको विकास गरिएको छ ।
- ६) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजवाट जुनियर प्रहरी अधिकृत शिक्षालय लगायत तालिम केन्द्रहरूलाई यसै प्रणालीमार्फत निर्देशन दिन, सूचना संप्रेषण गर्न तथा अनुगमन गर्न सकिने साथै तालिम केन्द्रहरूवाट जाहेरी तथा रिपोर्ट लिन, सुझाव प्राप्त गर्न सकिने छ । जसको माध्यमवाट संगठनको Chain of Command कायम गर्न छिटो, छरितो तथा प्रभावकारी विधिको प्रयोग गर्न सकिने छ ।
- ७) NPA Intranet (E-resource) Portal मार्फत सबै प्रशिक्षण केन्द्रहरूमा प्रशिक्षण प्राप्त गरेका प्रशिक्षार्थीहरूको अभिलेख Digital रुपमा एउटै छातामुनी रहने Centralize Training Database System को विकास हुने ब्यहोरा समेत निवेदन गर्न चाहान्छु ।
- ८) प्रहरी सेवाको मुख्य पुर्वाधार प्रशिक्षण र प्रशिक्षणको लागी प्रविधिको उच्चतम प्रयोग भन्ने मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले गरेको प्रयासमा हातेमालो गर्ने जुनियर प्रहरी अधिकृत शिक्षालय लगायत अन्य प्रशिक्षण केन्द्रहरूलाई पनि यसै अवसरमा धन्यवाद दिन चाहान्छु ।
- ९) करीव १ वर्ष लामो सफल प्रशिक्षण पश्चात प्रहरी जिवनको वढो महत्वपूर्ण र रोचक समयावधि पार गर्दै कार्य क्षेत्रमा जान लाग्नुभएका तपाई युवाहरूलाई प्रशिक्षण सफल गर्नुभएकोमा यसै अवसरमा वधाई तथा धन्यवाद दिन चाहान्छु । कार्यक्षेत्रमा तपाईले सिकेका ब्यवसायिक ज्ञान र शीपको प्रदर्शनको वेला, सिकने सिकाउने क्रममा संगठनले विकास गरेका विधि र प्रविधिको उच्चतम प्रयोग गर्नुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्न चाहान्छु । प्रहरी सेवामा आफ्ना सन्ततिहरूलाई समर्पित गर्नु हुने समस्त अभिभावकज्यूहरूमा समेत सादर धन्यवाद तथा हार्दिक आभार प्रकट गर्दै

तपाईंहरूको आशिर्वाद र प्रेरणाले सन्ततिहरूले आफ्नो सुकर्म द्वारा सबैलाई प्रेरित गर्न सकुन भन्ने सुभेच्छा व्यक्त गर्दछु ।

- १०) साथै गृह मन्त्रालयले नेपाल प्रहरी संगठनको मेरुदण्डको रूपमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई गर्दै आएको सहयोग, सद्भाव, माया र अविभावकत्वको निरन्तरताको अपेक्षा सहित NPA Intranet (E-resource) Portal सम्बन्धी संक्षिप्त जानकारी तथा आफ्नो भनाई यहाँ अन्त गर्दछु ।

धन्यवाद, जय नेपाल ।